



Unaudited Financial Results (Quarterly)

As at 2nd Quarter (30/09/2075) of the Fiscal Year 2075/2076
(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	9,803,897.25	9,315,665.28	7,861,529.92
1.1	Paid-up Capital	300,165.70	300,165.70	200,000.00
1.2	Reserves and Surplus	882,356.11	818,935.77	702,908.94
1.3	Debenture and Bond			
1.4	Borrowings	4,310,941.32	4,106,146.68	3,633,205.56
1.5	Deposits (a+b)	3,616,754.82	3,394,455.73	2,771,394.71
	a. Domestic Currency	3,616,754.82	3,394,455.73	2,771,394.71
1.6	Income Tax Liabilities	3,692.61	34,986.33	62,335.45
1.7	Other Liabilities	689,986.69	660,975.07	491,685.26
2	Total Assets (2.1 to 2.7)	9,803,897.25	9,315,665.28	7,861,529.92
2.1	Cash & Bank Balance	305,098.53	385,696.21	262,572.79
2.2	Money at call and short Notice	510,876.30	564,122.91	853,884.24
2.3	Investments	2,000.00	2,000.00	2,000.00
2.4	Loans & Advances (a+b+c+d+e+f)	8,676,953.70	8,112,272.42	6,498,293.45
0	f. Others	8,676,953.70	8,112,272.42	6,498,293.45
2.5	Fixed Assets	98,234.03	96,326.73	90,584.57
2.6	Non Banking Assets			
2.7	Other Assets	210,734.70	155,247.01	154,194.88
3	Profit and Loss Account			
3.1	Interest income	722,634.40	354,720.30	614,542.75
3.2	Interest Expense	344,161.01	173,863.10	303,946.65
A	Net Interest Income (3.1-3.2)	378,473.39	180,857.20	310,596.10
3.3	Fees Commission and Discount			
3.4	Other Operating Income	76,298.86	38,077.81	57,412.09
B	Total Operating Income (A+3.3+3.4+3.5)	454,772.25	218,935.01	368,008.19
3.6	Staff Expenses	131,891.43	69,035.54	107,990.66
3.7	Other Operating Expenses	45,031.32	17,975.54	28,963.10
C	Operating profit Before Provision (B-3.6-3.7)	277,849.49	131,923.93	231,054.43
3.8	Provision for Possible Loss	34,072.24	5,537.07	2,491.11
D	Operating profit (C-3.8)	243,777.25	126,386.85	228,563.32
3.9	Non Operating Income/Expenses (Net)			
3.10	Write Back of Provision for Possible Loss			
E	Profit From Regular Activities (D+3.9+3.10)	243,777.25	126,386.85	228,563.32
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	243,777.25	126,386.85	228,563.32
3.12	Provision For Staff Bonus	22,161.57	11,489.71	20,778.48
3.13	Provision For Tax	66,484.71	34,469.14	62,335.45
G	Net Profit/Loss (F-3.12 -3.13)	155,130.98	80,428.00	145,449.38
4	Ratios			
4.1	Capital Fund to RWA	13.04%	13.17%	12.98%
4.2	Non Performing Loan (NPL) to Total Loan	0.66%	0.61%	0.67%
4.3	Total Loan Loss Provision to total NPL	245.74%	226.50%	198.60%
4.4	Cost of Funds	9.61%	9.89%	10.38%
4.5	CD Ratio (Calculated as per NRB Directives)	243.86%	242.36%	237.63%

Note: 1. The figures are regrouped and rearranged wherever necessary.
2. Figures may change subject to instructions if any from statutory/regulatory authorities.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४
(नियम २६ को उपनियम (१) सँग सम्बन्धित)

आ.व. २०७५/७६ को दोस्रो त्रैमासिक प्रतिवेदन

१. वितीय विवरण:

क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धि विवरण : यस वितीय संस्थाको प्रथम त्रैमासिक नाफा(नोक्सान तथा बासलात सम्बन्धि विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वितीय अनुपातहरू :

प्रति शेयर आम्दानी (बार्षिक)	प्रति शेयर नेटवथ	प्रति शेयर कुल सम्पतीको मूल्य	तरलता अनुपात
१०३.३६	३९३.९६	३,२६६.१६	१८.५९%

२. व्यवस्थापकिय विश्लेषण :

क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तत भएको भए सोको प्रमुख कारण सम्बन्धि विवरण: त्रैमासिक अवधिको यस संस्थाको मौज्दात, आम्दानी र तरलतामा व्यवस्थापनले अनुमान गरे अनुरूप तुलनात्मक रुपमा सन्तोष जनक रहेको छ । अधिल्लो आ.व.को सोही अवधीको तुलनामा व्याज खर्चमा अपेक्षा भन्दा बढी वृद्धि भएको कारण व्याज आम्दानी कारोबारको तुलनामा बृद्धि हुन सकेको छैन ।

ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : यस संस्थाले ३७ वटा जिल्लामा ११६ वटा शाखाहरू मार्फत २ लाख ३६ हजार ग्राहक सदस्यहरू माफ्र आफ्नो गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ । थप नयाँ क्षेत्रमा समेत वितीय तथा गैह्र वितीय सेवा तथा सुविधा उपलब्ध गराउने कुरामा व्यवस्थापन प्रतिबद्ध छ ।

ग) विगतको अनुभवबाट, संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धि विश्लेषणात्मक विवरण : विगतको अनुभवका आधारमा ग्राहकहरूमा दिईने सेवा सुविधामा सुधारका कारणले वितीय संस्थालाई असर पर्न सक्ने कुराहरूको आकलन गरी कुशल कार्य नीति तथा व्यवस्थापन, ग्राहक संरक्षण नीति तथा कोषको व्यवस्था गरेको हुनाले आउदा दिनमा पनि तात्त्विक रुपमा नकारात्मक असर पार्न सक्ने घटना वा अवस्था आउन नदिन आवश्यक नीति, नियमको तजुमा गरी अधि बढ्ने नीति लिएको छ ।

३. कानूनी कारवाही सम्बन्धि विवरण : समिक्षा अवधिमा संस्था वा संस्थापक वा संचालकले कसैको विरुद्धमा मुद्दा दायर गरेको छैन ।

४. वितीय संस्थाको शेयर कारोबार तथा प्रगती विश्लेषण :

क) धितोपत्र बजारमा भएको यस वितीय संस्थाको शेयरको कारोबारमा हुने उतार चढाव खुल्ला बजारको सिद्धान्त अनुरूप हुने गरेको छ ।
(ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्युनतम, अन्तिम मूल्य, कारोबार भएको दिन र कारोबार संख्या

अधिकतम मूल्य	न्युनतम मूल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या
२१२३	१४७०	१४८०	५८	११०८

५. समस्या तथा चुनौती : अस्थिर आर्थिक अवस्था, प्राकृतिक प्रकोप, मूल्य वृद्धि, विद्यमान शान्ति सुरक्षामा देखिएको चुनौतिहरू वितीय संस्थाको प्रमुख समस्या तथा चुनौतिको रुपमा रहेको छ ।

६. संस्थागत सुशासन : नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम संस्थागत सुशासन अभिवृद्धिका लागि संस्थाको व्यवस्थापन आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्ने, आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, कारोबारलाई चुस्त, छिटो छरितो बनाउन विभिन्न समिति र उपसमितिलाई कृयासिल रही कार्य गरी रहेको छ. भने कारोबारमा आकर्षित हुने ऐन कानुन तथा नियमनकारी निकायबाट जारी भएका निर्देशनहरू पालना गरिएको छ ।

७. सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण : यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य तथ्य र पूर्ण छन् । लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण वा सुचना तथा जानकारीहरू लुकाईएको छैन ।